

कम्पनी वा संस्थाको परिचय विवरण
Details of Company or Institution

कार्यालय प्रयोजनको लागि मात्र (For Official Use Only)												
ग्राहक नम्बर: Client's Account No.:							मिति:	वि.सं. B.S.				
संकेत नम्बर: Reference No.:							Date:	ई.सं. A.D.				

तल उल्लेखित सम्पूर्ण विवरण राम्रोसँग भर्नु पर्नेछ । आफूसँग सरोकार नभएको विवरण उल्लेख गर्ने कोठामा तेर्सो धर्का तानिदिनु होला ।
Please complete all details and strike out the non-applicable fields/boxes.

कम्पनी वा संस्थाको नाम:												
Name of Company or Institution:												
कार्यकारी प्रमुखको नाम												
Name of Chief Executive												
कम्पनी सचिवको नाम												
Company Secretary's Name												
कम्पनी स्थापना मिति: Date of Incorporation:	वि.सं. (B.S.)							ई.सं. (A.D.)				
कम्पनी भएमा सोको किसिम Typer of Company	☐ प्राइभेट लि. Pvt. Ltd. ☐ पब्लिक लि. Public Ltd. ☐ सरकारी स्वामित्व भएको Govt. Owned ☐ अन्य Others											
दर्ता भएको देश Country of Registration	☐ नेपाल Nepal ☐ अन्य (नेपाल बाहेक अन्य देश भएका उल्लेख गर्ने): Others (Please mention if other than Nepal).....											

थप विवरण (Additional Details:)

दर्ता गर्ने कार्यालय: Registration Office:													
दर्ता नं. Registration No							दर्ता मिति: Registration Date:						
स्थायी लेखा/भ्याट नं. PAN /VAT No.:							स्थायी लेखा/भ्याट दर्ता मिति Registration Date:						
हितग्राही खाता नम्बर: Beneficial Owner A/C No.:													
सहायक कम्पनी भएमा मुख्य कम्पनीको नाम र ठेगाना: Name & Address of Main Company in case of Subsidiary Company													
व्यवसायको किसिम: Nature of Business							कार्य क्षेत्र : Area of Work:						
धितोपत्र बजारमा सूचिकरण भए नभएको: Listed or Not							सूचिकरण मिति: Listing Date:						

बैंक खाताको विवरण

(Bank Account Details:)

बैंक खाताको किसिम (Type of Bank Account)	☐ बचत खाता Saving Account ☐ चल्ती खाता Current Account											
बैंक खाता नम्बर : (Bank Account Number)												
बैंक खाता भएको बैंकको नाम र शाखा (Name & Branch of Bank)												

हालको ठेगाना:
Current Address:

देश Country		प्रदेश: Province		जिल्ला: District	
गा.पा./न.पा./उ.म.न.पा./म.न.पा. Rural Municipality/Municipality Sub Metropolitan City Metropolitan City				वडा नं. Ward No.	
टोल Tole		ब्लक नं. Block No.		टेलिफोन नं. Telephone No.	
ईमेल E-mail:				वेबसाईट: Website:	

कम्पनी दर्ता हुँदाको ठेगाना:
Address of Company at the time of Registration:

देश Country		प्रदेश: Province		जिल्ला: District	
गा.पा./न.पा./उ.म.न.पा./म.न.पा. Rural Municipality/Municipality Sub Metropolitan City Metropolitan City				वडा नं. Ward No.	
टोल Tole		ब्लक नं. Block No.		टेलिफोन नं. Telephone No.	
ईमेल E-mail:				वेबसाईट: Website:	

संचालक, कार्यकारी प्रमुख र सम्पर्क व्यक्तिहरुको विवरण: (Details of Directors, CEO & Contact Persons):

क्र.सं. S.N. विवरण Details	१	२	३	४	५
नाम, थर: Name/Surname:					
पद: Designation:					
पति/पत्नीको नाम: Spouse's Name:					
बाबुको नाम: Fater's Name:					
बाजेको नाम: Grandfather's Name:					
स्थायी ठेगाना: Permanent Address:					
हालको ठेगाना: Current Address:					
टेलिफोन नं. (Tel. No.):					
मोबाइल नं. : (Mob. No.):					
ईमेल ठेगाना : (Email ID)					
पान नं. : (PAN No.)					

विवरण: Details	पहिलो सम्पर्क व्यक्ति/First Contact Person	दोस्रो सम्पर्क व्यक्ति/Second Cotact Perosn	तेस्रो सम्पर्क व्यक्ति/Third Contact Person
नाम/Name			
बाबुको नाम Father's Name			
बाजेको नाम Grand Father's Name			
पद/Designation			
पासपोर्ट साईजको फोटो Passport Size Photo			
हस्ताक्षर/Signature			

कार्यालय रहेको स्थानको नक्सा
Location Map

↑N

From main Road Street..... the distance of the residence is..... meters (approximately)

धितोपत्र कारोबारको सम्बन्धमा तपशिल बमोजिमको स्वघोषणा गर्दछु ।

- १

कम्पनी/संगठित संस्थाले धितोपत्र खरिदका लागि प्रयोग गर्ने रकम सम्पत्ती शुद्धिकरण सम्बन्धि प्रचलित कानून विपरित आर्जन गरेको हुने छैन ।
- २

कम्पनी/संगठित संस्था धितोपत्रमा गरिएको लगानीमा निहित जोखिमको सम्बन्धमा जानकारी छ ।
- ३

कम्पनी/संगठित संस्थाले खरिद गरेको धितोपत्रहरु बापतको भुक्तानी लिनेदिने कार्य तोकिएको समय भित्र गर्ने छ ।
- ४

धितोपत्र सम्बन्धि तथा अन्य प्रचलित नियम कानूनहरुको पालना गरिने छ ।
- ५

कम्पनी/संगठित संस्था कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको छैन ।

माथि उल्लेखित विवरण सत्य तथ्य रहेको र सो विवरणमा कुनै फरक परे कानून बमोजिम सहुला, बुझाउँला ।
I/We hereby acknowledge that the above disclosed details are ture. I/we further herby consent to bear any legal actions in case and false disclosure of information related to me/us.

संलग्न गर्नु पर्ने कागजातहरु:

- १

कम्पनी वा संस्था दर्ता प्रमाणपत्रको प्रतिलिती ।
- २

कम्पनी वा संस्थाको स्थायी /भ्याट लेखा नं. को प्रतिलिपि ।
- ३

प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिती ।
- ४

धितोपत्र कारोबार गर्न ग्राहक परिचय विवरण भर्ने सम्बन्धमा संचालक समितिको निर्णय ।
- ५

कुनै नियमनकारी निकायबाट अनुमतिपत्र प्राप्त गरेको भएमा सोको प्रतिलिपी ।
- ६

कर चुक्ता दाखिला प्रमाणपत्र ।
- ७

अख्तियार प्राप्त व्यक्तिको फोटो तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।

आधिकारीक व्यक्तिको नाम
Name of Authorized Person:

पद
Designation:

हस्ताक्षर:
Signature:

कम्पनीको छाप:
Company's Stamp:

कार्यालय प्रयोजनको लागि:

रुजु गर्ने:
नाम/थर:
पद:
हस्ताक्षर:
मिति:
सिफारिस कर्ताको नाम:

कलश स्टक मार्केट प्रा. लि.

स्वीकृत गर्ने:
नाम/थर:
पद:
हस्ताक्षर:
मिति:

धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम १० सँग सम्बन्धित कारोवार सदस्य र ग्राहक बिचको सम्झौतापत्र

मिति २०७९/०६/१३ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई नेपाल धितोपत्र बोर्डबाट सिमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको इजाजत प्राप्त गरी नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको कारोबार सदस्य रहेको, काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं १०, बुद्धनगरमा रजिस्टर्ड कार्यालय रहेको कलश स्टक मार्केट प्रा. लि. (अब उपरान्त **प्रथम पक्ष** भनिनेछ) तथा प्रथम पक्ष मार्फत धितोपत्रको कारोबार गर्न अनलाईन सुविधा प्रयोग गर्ने ग्राहक संकेत नम्बर (युनिक क्लाइन्ट कोड) रहेको स्थायी ठेगाना भई हाल स्थानमा बसोबास गर्ने श्री को नाती/नातीनी बुहारी, श्री को छोरा/छोरी वर्ष को श्री वा ग्राहक संकेत नम्बर (युनिक क्लाइन्ट कोड) रहेको कार्यालयमा दर्ता भई दर्ता नं. रही मा रजिस्टर्ड कार्यालय रहेको श्री (अब उपरान्त **द्वितीय पक्ष** भनिनेछ र सो शब्दले विषय वा प्रसंगले अन्यथा अर्थ लगाएकोमा बाहेक निजका उत्तराधिकारी र/वा कानूनी प्रतिनिधि समेतलाई जनाउने), का बीचमा नेप्सेको कारोबार प्रणालीबाट टिएमएस प्रणाली अन्तर्गत कारोवार हुने विधि प्रणाली अनुरूप आफैले कारोबार गर्ने सम्बन्धमा द्वितीय पक्षले प्रथम पक्षसँग प्रस्ताव राखेको र प्रथम पक्षले समेत सो बमोजिम गर्न द्वितीय पक्षसँग आवश्यक ज्ञान रहेको मानी स्वीकृति जनाएकाले देहायमा लेखिए बमोजिमको शर्त बन्देजको अधिनमा रही टिएमएस प्रणाली अन्तर्गत कारोबार द्वितीय पक्ष आफैले गर्ने सम्बन्धमा हामी दुवै पक्षको पूर्ण मञ्जुरी भएकोले उक्त शर्त बन्देजहरूको पूर्ण रूपमा परिपालना गर्ने पूर्ण प्रतिवद्धताका साथ मुलुकी देवानी (संहिता) ऐन, २०७४ बमोजिम यो टिएमएस प्रणाली अन्तर्गत कारोबार गर्ने सम्बन्धी सम्झौता आ-आफ्नो खुसि राखिसँग लेखि लेखाई साक्षी महलमा लेखिए बमोजिमका साक्षीहरूको रोहवरमा प्रथम पक्षको कार्यालयमा बसी यस सम्झौताको मतलब र परिणाम समेत राम्ररी पढी, सम्झी, बुझि दुवै पक्षले सहिछाप समेत गरी गराई एक-एक प्रति बुझीलियौं, दियौं ।

यस सम्झौताका पक्षहरू निम्नलिखित शर्तहरू पूर्णरूपमा पालना गर्न मञ्जुर छन् :

- प्रचलित धितोपत्र ऐन, नियम, विनियम, कार्यविधि तथा नेपाल राष्ट्र बैंक, बिमा समिति, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस एन्ड क्लियरिङ लिमिटेड लगायतका नियामक निकायहरूले समय समयमा जारी गरेका निर्देशिका, परिपत्र र निर्देशन समेतलाई यसै सम्झौतामा उल्लेख भए सरह मानी सम्झौताका पक्षहरूले सोको पालना गर्न पुर्ण मञ्जुर गर्दछन् ।
- द्वितीय पक्षले यस सम्झौता गर्दाको बखत वा यस भन्दा अघि प्रथम पक्षलाई दिएको सूचना, द्वितीय पक्षको ग्राहक पहिचान विवरण (केवाईसी) मा भरेको विवरणमा कुनै फेरबदल भए, फेरबदल भएको ७ कार्य दिन भित्र प्रथम पक्षलाई जानकारी दिई आफ्नो पहिचान तथा खाताका विवरणहरू अद्यावधिक गराउन मञ्जुर गर्दछ ।
- द्वितीय पक्षले यस सम्झौतामा उल्लेख गरेको वा ग्राहक पहिचान विवरण (केवाईसी) मा उल्लेख भएको इमेल ठेगाना वा मोबाइल नम्बरमा द्वितीय पक्षले प्रयोग गर्ने युजरनेम तथा पासवर्ड प्रथम पक्षले उपलब्ध गराउने छ । प्रथम पक्षले उपलब्ध गराएको युजरनेम तथा पासवर्ड द्वितीय पक्षले परिवर्तन गरी सोको गोपनियता कायम गर्ने र आफ्नो नियन्त्रणमा राख्ने दायित्व द्वितीय पक्ष स्वयंको हुनेछ ।
- द्वितीय पक्ष धितोपत्रको कारोबार गर्न कानून बमोजिम अयोग्य ठहरिने कुनै अवस्था उत्पन्न भई कारवाहीमा परेमा, आर्थिक रूपमा टाट पल्टिएमा विघटनमा गएमा, दामासाहीमा परेमा वा कर्जा सूचना केन्द्रको कालो सूचीमा परेमा वा अन्य कुनै कारणले कानूनतः आर्थिक कारोवार गर्न असमर्थ भएमा प्रथम पक्षलाई तुरन्त जानकारी दिन मञ्जुर गर्दछ ।
- द्वितीय पक्षले बिक्री कारोवार गर्दा मौज्जातमा धितोपत्र रहेको वा रहने कुनै एक हितग्राही खाता प्रथम पक्षलाई उपलब्ध गराउने छ र उक्त खाता अन्य धितोपत्र कारोबार सदस्यलाई दिने छैन । यदी एउटै खाता अन्य धितोपत्र कारोबार सदस्यलाई दिई हुने जोखिमको जिम्मेवारी दोश्रो पक्ष स्वयंले लिनेछ ।
- द्वितीय पक्षलाई दिइएको युजरनेमबाट भएपरेको सम्पूर्ण कारोबारहरूको दायित्व बहन गर्ने तथा सो को समयमा राफसाफ गर्ने पुर्ण जिम्मेवारी द्वितीय पक्षको हुनेछ ।
- द्वितीय पक्षलाई प्रदान गरिएको युजरनेमको प्रयोगका कारण सम्झौतातार पक्ष र नेप्से समेतको सम्पत्तिमा कुनै हानी नोक्सानी पुगेमा त्यसरी सिर्जना हुने दायित्व प्रति द्वितीय पक्ष स्वयं पुर्ण जिम्मेवार हुनेछ ।
- द्वितीय पक्षले आफ्नो युजरनेम प्रयोग गरी वा प्रथम पक्षलाई आदेश दिई बिक्री भएका धितोपत्रहरूको निर्देशन पूर्वी जारी गर्नुपर्ने दायित्व द्वितीय पक्षको हुनेछ । यसरी बिक्री भएको धितोपत्रको हस्तान्तरण द्वितीय पक्षले टि + १ को कार्यालय समय भित्र प्रथम पक्षको राफसाफ खातामा जम्मा गर्न नसकी उक्त कारोवारको राफसाफ हुन नसकेमा सोबाट सृजित सम्पूर्ण दायित्व द्वितीय पक्ष स्वयंले वहन गर्नु पर्नेछ ।
- द्वितीय पक्षले धितोपत्र बिक्री गरि सकेपछि सो धितोपत्रको आधार मूल्य प्रथम पक्षलाई राफसाफ समयको १ (एक) दिन पूर्व नै उपलब्ध गराउनु पर्नेछ । आधार मूल्य समयमा उपलब्ध नगराएमा, फर्जी वा गलत आधार मूल्यका कारण उत्पन्न हुने सम्पुर्ण कानूनी तथा आर्थिक दायित्व वा हानी नोक्सानी द्वितीय पक्ष स्वयंले व्यहोर्नु पर्नेछ ।
- द्वितीय पक्षले बिक्री गरेको धितोपत्रको कारोबारमा लामे कर, शुल्क, दस्तुर, बैंक चार्ज तथा अन्य प्रणालीगत शुल्कहरू तथा प्रथम पक्षले धितोपत्र खरीद बिक्री सम्बन्धमा थप सुविधा प्रदान गरेमा लामे थप स्वीकृत दस्तुर कट्टा गरी बाँकी रकम मात्र प्रथम पक्षले द्वितीय पक्षलाई भुक्तानी गर्नेछ ।
- द्वितीय पक्षले खरीद आदेश प्रणालीमा प्रविष्ट गर्दा प्रथम पक्षले तोकेको कारोबार लिमिटको सीमाभित्र रही गर्नु पर्नेछ । द्वितीय पक्षले प्रथम पक्षलाई अग्रिम रूपमा बुझाएको रकमको बढिमा ४ (चार) गुणा सम्म कारोबार सिमा (लिमिट) प्राप्त गर्न सक्नेछ । उक्त कारोबार सीमा द्वितीय पक्षले बुझाएको रकमको ४ (चार) गुणा भन्दा बढी हुने छैन ।
- द्वितीय पक्षले कारोबार सीमाका लागि प्रथम पक्षलाई बुझाउने सबै किसिमका भुक्तानी चेक वा अन्य विद्युतीय माध्यमबाट गर्नुपर्नेछ ।
- द्वितीय पक्षले कारोबार प्रयोजनका लागि प्रथम पक्षलाई उपलब्ध गराएको रकम उक्त धितोपत्र कारोबार राफसाफ प्रयोजनमा प्रयोग गर्नुपर्नेछ ।
- दुवै पक्षको आपसी सहमतिमा द्वितीय पक्षले प्रथम पक्षलाई कारोबार सीमाको लागि आवश्यक अग्रिम भुक्तानी बैंक ग्यारेन्टी तथा कारोबार योग्य धितोपत्रहरूको माध्यमबाट पनि गर्न सक्नेछ । यस्तो धरोटीलाई द्वितीय पक्षले आफ्नो दायित्व समयमा भुक्तानी नगरेमा प्रथम पक्षले द्वितीय पक्षलाई जानकारी दिई नगदमा परिणत गर्न सक्नेछ । द्वितीय पक्षले आफ्नो दायित्व समयमा पुरा नगरेको कारण प्रथम पक्षले यसरी नगदमा परिणत गरेमा द्वितीय पक्षले सो सम्बन्धमा कुनै उजुर बाजुर गर्न सक्ने छैन गरे स्वतः बदर हुनेछ । तर दोश्रो पक्षले प्रथम पक्षसँग रकम तिर्ने समय माग गरेमा प्रथम पक्षले आफ्नो अनुकूलता हेरी दोश्रो पक्षले खरिद गरेको धितोपत्रको रकम भुक्तानी गर्न निश्चित समय प्रदान गर्न सक्नेछ ।
- द्वितीय पक्षले धितोपत्र खरीद गरे वापत सृजना हुने कुल दायित्व रकममा प्रथम पक्षलाई अग्रिम रूपमा बुझाएको रकम तथा द्वितीय पक्षले विक्रि गरी प्रथम पक्षसँग भुक्तानी लिन बाँकी भएमा सो समेत समायोजन गरी बाँकी दायित्व रकम कारोवारको राफसाफ हुनु भन्दा पहिले प्रथम पक्षलाई द्वितीय पक्षले भुक्तानी गर्नुपर्नेछ ।
- कारोबार सीमा गणना प्रयोजनको लागि कारोबार योग्य धितोपत्रको मूल्यांकन बजार मूल्यको बढीमा ७० प्रतिशत सम्म गर्न सकिनेछ । धितोपत्र तथा धितोपत्र बजारमा हुने सम्भावित जोखिमलाई मध्यनजर गरी प्रथम पक्षले द्वितीय पक्षलाई उपलब्ध गराएको कारोबार सीमा द्वितीय पक्षलाई जानकारी गराई फेरबदल गर्न सक्नेछ ।
- खरीद कारोबार पछि बाँकी रहेको रकम खरिद बिल बमोजिम द्वितीय पक्षले टि + २ भित्रमा प्रथम पक्षको खातामा जम्मा हुने गरी प्रथम पक्षलाई उपलब्ध गराउनु पर्नेछ । यसरी रकम उपलब्ध गराउँदा अग्रिम भुक्तानी गरिसकेको रकम भएमा सो रकम समायोजन गर्ने सुविधा द्वितीय पक्षलाई हुनेछ ।
- खरिद कारोबार पश्चात द्वितीय पक्षले राफसाफ समय भित्रमा आफ्नो दायित्व पुरा नगरेमा टि + ४ मा प्रथम पक्षले द्वितीय पक्षलाई जानकारी गराई द्वितीय पक्षकै नाममा खरिद गरिएको तथा जमानतमा लिइएको धितोपत्रहरू बिक्री गरी, बैंक जमानत वापतको रकम प्राप्त गरी आफ्नो लेना रकम असूल उपर गरि लिन पाउने छ । यसरी आफ्नो लेना रकम असूल उपर गरि लिँदा सो को लागत वापतको शोधभर्ना गर्नु पर्ने नपुग रकममा प्रथम पक्षले बैकलाई कर्जा वापत बुझाउनु पर्ने व्याज रकममा २% प्रशासनिक खर्च समेत थप गरि हुन आउने एकमुष्ट रकम असूल उपर गरि लिएमा समेत द्वितीय पक्षको पुर्ण मञ्जुरी / स्वीकृति छ र सो सम्बन्धमा मञ्जुरी/ स्वीकृति थिएन छैन भनि कही कतै कुनै प्रकारको उजुर बाजुर गर्न पाउने छैन र गरे स्वतः बदर हुनेछ । यसैगरी द्वितीय पक्षको धितोपत्र बिक्री गरि प्रथम पक्षको लेना रकम असूलउपर गरी रकम बाँकी रहेमा द्वितीय पक्षको अग्रिम भुक्तानी सम्मको रकम द्वितीय पक्षलाई फिर्ता गरी थप रकम बाँकि रहन गए धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ मा तोकिए बमोजिम हुनेछ ।
- द्वितीय पक्षले खरीद गरेको धितोपत्र खरिदबाट सिर्जित दायित्वहरू पुरा गरेपछि वा कारोवारको राफसाफको दिन मध्ये जुन पछि हुन्छ सो को भोलिपल्ट ग्राहकको निक्षेप खातामा प्रथम पक्षले धितोपत्र हस्तान्तरण गर्नु पर्नेछ ।
- द्वितीय पक्षको नामबाट कारोबार भए पश्चात द्वितीय पक्षको मृत्यु भएमा, दामासाहीमा परेमा, मानसिक सन्तुलन गुमाएमा वा अन्य कुनै कारणबाट द्वितीय पक्षको नामबाट भएका कारोवारको राफसाफ हुन नसक्ने स्थिति सिर्जना भएमा उक्त कारोवारको राफसाफको जिम्मेवारी निज वा निजको कानूनी उत्तराधिकारीको हुनेछ । कानुनी उत्तराधिकारीबाट पनि राफसाफ हुन नसकेमा प्रचलित कानून बमोजिम हुनेछ ।
- नियामक निकायहरूबाट कारोबारहरू रद्द भएमा वा रद्द गर्ने आदेश प्राप्त भएमा सो कारोवारहरू स्वतः रद्द हुनेछन् । सोको दायित्व प्रथम पक्षले बहन गर्ने छैन ।
- द्वितीय पक्ष नावालक वा कानूनतः पक्षको रूपमा करार गर्न अयोग्य देखिएमा निजको संरक्षक वा प्रतिनिधिले यो सम्झौता गर्न सक्नेछ ।
- प्रथम पक्षको काबु बाहिरको परिस्थितिको कारणबाट उत्पन्न हुने कुनै पनि दायित्वमा प्रथम पक्ष जिम्मेवार हुने छैन ।
- द्वितीय पक्षले आफ्नो कारोवारको निम्ति आदेश दिन लिखित मञ्जुरी दिई प्रतिनिधि नियुक्ति गर्न सक्नेछ । सो प्रतिनिधिबाट भएका सम्पूर्ण कारोबारहरू निज द्वितीय पक्षले नै गरेसरह मान्य हुनेछ ।
- धितोपत्रमा गरिने लगानीमा जोखिम हुन्छ भन्ने कुरामा द्वितीय पक्ष जानकार रहेको मानिनेछ र सो जोखिमबाट सिर्जित हुने हानी नोक्सानी प्रति द्वितीय पक्षनै जिम्मेवार रहनेछ ।

ईति सम्बत साल महिना गते रोज शभम